

जातीय समानताको बढावाको निम्ति

अवस्थित तथा योजनाबद्ध उपायहरू

नागरिक उड्डयन विभाग

नागरिक उड्डयन विभाग (CAD) एक सुरक्षित, भरपर्दो तथा दीगो वायु यातायात प्रणालीका लागि प्रतिबद्ध छ । CAD ले गुणस्तरिय सेवा प्रदान गर्नुका साथै सर्वसाधारणले उनीहरूको जातीय पृष्ठभूमिका बाबजुद, हाम्रो सेवाहरूसम्म समान पहुँच राख्न सक्नु भनि प्रयास गर्दछ ।

सेवाहरू
सम्बन्धित

- CADले एयर प्यासेन्जर डिपार्चर ट्याक्स(APDT)को रकम फिर्ताका लागि अनलाइन, पोस्टबाट वा व्यक्तिगत रूपमा पनि आवेदनहरूको प्रक्रिया पूरा गर्दछ । CADले विमानको हल्लाबारे उजुरी तथा सोधपुछहरू पनि सम्हाल्दछ ।

अवस्थित
उपायहरू

- CADले हङ्कङको दुई आधिकारिक भाषाहरू (जुन चिनियाँ तथा अंग्रेजी) यसको सेवाको प्रावधानहरूमा प्रयोग गर्दछ । CADको वेबसाईटमा एक विशेष पेज बनाईएको छ जहाँ CADका छानिएका आवश्यक जानकारी आठवटा भाषाहरू जसमा बहासा इन्डोनेशिया, हिन्दी, नेपाली, पन्जाबी, उर्दू, तागालग, थाई तथा भियतनामी पर्दछन् ।
- जहाँ आवश्यक र उचित हुनेछ, त्यहाँ दोभाषे तथा अनुवाद सेवाको व्यवस्था गरिनेछ । कर्मचारीले भाषा सेवा प्रदायकहरू जस्तै अल्पसंख्यक जातियहरूका लागि केन्द्र(CHEER)लाई संलग्न गराउन सक्छ । CHEER ले टेलिफोन दोभाषे सेवाहरू आठवटा भाषाहरू जसमा बहासा इन्डोनेशिया, हिन्दी, नेपाली, पन्जाबी, उर्दू, तागालग, थाई तथा भियतनामी पर्दछन् । यो सेवा विविध जातिका

मानिसहरुका लागि CAD को वेबसाइट तथा CAD को सेवा काउण्टरको पोस्टरहरुद्वारा परिचित गराईएको छ ।

- गैर-जातीय चिनियाँ (NEC) को लागि सरकारी जागिरको अवसर बढाउन, सहायक सञ्चालन अधिकारी (उड्डयन प्रशासन) र सञ्चालन अधिकारी (उड्डयन प्रशासन) पदहरुको लागि चिनियाँ भाषा प्रवीणतासँग सम्बन्धित प्रवेश आवश्यकता 2018 देखि घटाइएको छ।

भावी कार्यको

मूल्यांकन

- CADले विविध जातिका मानिसहरुका आवश्यकताहरुलाई पूरा गर्न यसका सेवाहरु परिष्कृत गर्न सर्वसाधारण तथा कर्मचारीको प्रतिक्रिया तथा सुझावहरुलाई ध्यानमा राख्दै यसका सेवाहरु समय-समयमा समीक्षा गर्नेछ ।

लिने/ लिनु पर्ने थप
उपायहरु

- CADले अन्य भाषाहरुमा यसको वेबसाइटको आवश्यक जानकारी अपडेट गर्न जारी राख्नेछ ।

- CAD छ 2022 देखि NEC विद्यार्थीहरुको लागि इन्टर्नशिप कार्यक्रममा भाग लिएको छ ताकि युवा NEC कार्य अनुभव प्राप्त गर्न र रोजगारको लागि उनीहरुको प्रतिस्पर्धात्मकता बढाउन मद्दत पुगोस्।

जातीय समानताको बढावाको निम्ति अवस्थित तथा योजनाबद्ध उपायहरु सम्बन्धी सोधपुछ गर्न, कृपया सुश्री राफेल वोड, डेप्युटि डिर्पाटमेन्टल सेक्रेटरी (जनरल) लाई निम्न माध्यमहरु मार्फत सम्पर्क गर्नुहोस् -

टेलिफोन नं. : 2910 6340
फ्याक्स नं. : 2910 6351
ईमेल : enquiry@cad.gov.hk

पत्राचार ठेगाना : 5/F, Office building, Civil Aviation Department
Headquarters, 1 Tung Fai Road, Hong Kong
International Airport, Lantau

नागरिक उड्डयन विभाग

जुलाई 2024